

बिक्री मूल्य :- रु. १०००

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सिंहदरबार, काठमाडौँ

ढल तथा सेफ्टीट्याङ्की मर्मत
सम्बन्धी दरभाउ-पत्र
फाराम

आ.व.२०७४/०७५

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौंको

ढल तथा सेफ्टीट्याङ्की मर्मत

कार्य गर्ने बारेको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०७५/०२/०८

यस मन्त्रालयको चालु आ.व.मा ढल तथा सेफ्टीट्याङ्की मर्मत सम्बन्धी कार्य सिलबन्दी दरभाउपत्रद्वारा गर्नु पर्ने भएकोले इच्छुक इजाजतपत्र प्राप्त फर्म, कम्पनीहरूलाई तपसिलका शर्तहरूको अधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू :-

१. सूचना प्रकाशित भएको मितिले १५ औं दिनसम्म कार्यालय समयभित्र अद्यावधिक नवीकरण भएको इजाजतपत्र, आ.व.०७३/०७४ को कर चुक्ता प्रमाण-पत्र, आयकर तथा भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी निवेदन दिएमा यस मन्त्रालयबाट रु. १०००।-(पछि फिर्ता नहुने गरी) तिरी दरभाउपत्र फाराम खरिद गर्न सकिनेछ ।
२. दरभाउपत्रदाताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिनको १२०:०० बजेसम्म यस मन्त्रालयमा सिलबन्दी दरभाउपत्र दाखिला गरिसक्नु पर्नेछ । यसरी दाखिला हुन आएका सिलबन्दी दरभाउपत्रहरू दाखिला गर्ने अन्तिम दिनको २०:०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा यस मन्त्रालयमा खोलिनेछ। दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पर्नेछैन ।
३. दरभाउपत्र खरिद तथा दाखिला गर्ने अन्तिम दिन बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।
४. दरभाउपत्रको मान्य अवधि ४५ (पैंतालिस) दिनको हुनेछ । प्रत्येक दरभाउपत्र साथ दरभाउपत्र जमानत रकम वापत् रु.५००००।-

(अक्षरेपी पचास हजार मात्र) यस मन्त्रालयको नाममा जारी भएको विडबण्ड वा एभरेष्ट बैंक लि. सिंहदरवार, काउन्टरमा कोष तथा लेखा नियन्त्रक कार्यालय, काठमाडौं, भुक्तानी केन्द्र नं. ४, सिंहदरवारको नाममा रहेको

- धरौटी नं. १३५००१ मा जम्मा गरेको सक्कल बैंक संलग्न हुनु पर्नेछ । विडवण्डको हकमा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिले ७५ दिनसम्मको मान्य अवधि (Validity Period) भएको हुनुपर्नेछ ।
५. दरभाउपत्र फाराममा दररेट स्पष्ट बुझिने गरी अङ्क र अक्षरमा लेख्नु पर्नेछ । अङ्क र अक्षरको दररेट फरक पर्न गएमा अक्षरमा लेखिएको दरलाई मान्यता दिइनेछ ।
 ६. रीत नपुगेको वा म्याद नाघी आएको वा शर्त सहितको दरभाउपत्र उपर कुनै कारवाही हुनेछैन ।
 ७. प्राप्त सिलबन्दी दरभाउपत्रहरू पूरा वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पूर्ण अधिकार यस मन्त्रालयमा सुरक्षित रहनेछ ।
 ८. छद्म मा उल्लेख भएको प्रत्येक आइटमको दररेट भरी नआएको सिलबन्दी दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।
 ९. एक पटक पेश भएको सिलबन्दी दरभाउपत्र फिर्ता वा संशोधन गर्न सकिने छैन ।
 १०. दरभाउपत्र मूल्याङ्कन सम्बन्धी आर्थिक तथा प्राविधिक मूल्याङ्कनका आधारहरू, ९कूभअषषअबतष्यल० दरभाउपत्र फाराममा स्पष्टसँग खुलाइएको छ। उक्त आधारहरू पूरा नभएको दरभाउपत्रको दरभाउ स्वीकृत गरिने छैन ।
 ११. स्वीकृत दरभाउपत्रदातासँग सम्झौता भएपछि अस्वीकृत दरभाउपत्रदाताहरूको धरौटी फिर्ता गरिनेछ ।
 १२. सिलबन्दी दरभाउपत्रसाथ आप्मनो फर्म वा कम्पनीको अध्यावधिक नवीकरण इजाजतपत्र, आ.व. ०७३/०७४ को करचुक्ता प्रमाण-पत्र, आयकर दर्ता तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रहरूको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
 १३. दरभाउपत्र फाराममा दरभाउ पत्रदाताको सही छाप हुनु पर्नेछ ।
 १४. सिलबन्दी दरभाउपत्र फारामको सिलबन्दी खाममा “ढल तथा सेफ्टीट्याङ्की मर्मत सम्बन्धी दरभाउपत्र” भनी उल्लेख गर्नु पर्नेछ । साथै दरभाउपत्रदाताको नाम, ठेगाना, फोन तथा छाप लागेको हुनु पर्नेछ।
 १५. यसमा उल्लेख भएका कुराको हकमा यसै बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ एवं प्रचलित ऐन नियम बमोजिम हुनेछ ।
 १६. सम्झौता भएको मितिले २१ दिनमा काम सम्पन्न गर्नु पर्ने छ ।
 १७. यो सूचना मन्त्रालयको वेभ साइट www.moi.gov.np मा पनि हेर्न सकिनेछ ।

श्रीमान सचिवज्यू,
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,
सिंहदरबार, काठमाडौं ।

श्रीमान्,

यस मन्त्रालयबाट आ.व.०७४÷०७५ मा मन्त्रालयको सेफ्टीट्याङ्की मर्मत तथा सरसफाइ गर्नको लागि गोरखापत्र दैनिकमा सूचना प्रकाशित भए बमोजिम सिलवन्दी दरभाउ-पत्र पेश गरेको छु ।

हाम्रो कबोल अंक यसैसाथ संलग्न शिलवन्दी फाराममा उल्लेख गरिएको छ । हामी उल्लिखित सामानहरू यसै फाराममा उल्लिखित शर्तहरूका अधिनमा रही खरिद गर्नेछा । धरौटी रकम रु. नेपाल एभरेष्ट बैंक लि.रहेको उद्योग मन्त्रालयको धरौटी खाता नं. १३५००१ मा जम्मा गरी त्यसको सक्कलै भौचर यसैसाथ पेश गरेका छौं । जमानत वापतको बैङ्कबाट मितिमा जारी भएको रु..... बैङ्क जमानी पत्र (विडबण्ड) यसै पत्र साथ पेश गरिएको छ ।

निवेदक

नाम ः

पद ः

हस्ताक्षर ः

मिति ः

कम्पनीको नाम ः

पूरा ठेगाना ः

फोन नं. ः

कम्पनीको छाप ः

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सिंहदरवार, काठमाडौं

शिलबन्दी दरभाउ-पत्र आह्वानको सूचना

(प्रथमपटक सूचना प्रकाशित मिति: २०७५/०२/१२)

यस मन्त्रालयको ढल तथा सेफ्टीट्याङ्की चालु आ.व २०७४/७५ मा शिलबन्दी दरभाउपत्रको माध्यमबाट मर्मत तथा सरसफाई गर्नु पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी तथा संस्थाबाट रीतपूर्वकको दरभाउपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । दरभाउ सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभ साइट www.moi.gov.np तथा मन्त्रालयको सूचना पाटीबाट हेर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।